

**गोलबजार नगरपालिका**  
**नगर कार्यपालिकाको कार्यालय**  
**गोलबजार, सिरहा**  
**परीक्षाको पाठ्यक्रम**

सेवा/समूह: विविध

पद : सहायक कर्मचारी

तह: पाचौं

परीक्षा योजना (Examination Scheme)

**क. प्रथम चरण: लिखित परीक्षा**

पत्र	विषय	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा प्रणाली		प्रश्न संख्या × अङ्क	समय
प्रथम	सामान्य ज्ञान	४०	१६	वस्तुगत	बहुवैकल्पिक प्रश्न	४० प्रश्न × १ = ४० अङ्क	४० मिनेट
द्वितीय	खण्ड-क: सेवा सम्बन्धी ज्ञान	१०	८	विषयगत	छोटो उत्तर	५ प्रश्न × २ = १० अङ्क	४० मिनेट
	खण्ड-ख: संविधान र कानून	१०		विषयगत	लामो प्रश्न	२ प्रश्न × ५ = १० अङ्क	
जम्मा		८०	२४				८० मिनेट

**ख. द्वितीय चरण: मौखिक अन्तरवार्ता**

पत्र/विषय	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा प्रणाली	समय
मौखिक अन्तरवार्ता	४०	-	अन्तरवार्ता समिति	-

**द्रष्टव्य:**

- प्रश्नपत्र नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै भाषामा हुनेछ।
- लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुनेछ।
- बहुवैकल्पिक वस्तुगत (Multiple Choice) प्रश्नहरूको गलत उत्तर दिएमा अङ्क कट्टा गरिने छैन।
- परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइने छैन।
- लिखित परीक्षामा वस्तुगत प्रश्नको उत्तर कुञ्जिका बुझाएपछि विषयगत प्रश्नपत्र उपलब्ध गराइनेछ।
- वस्तुगत प्रश्नको उत्तर कुञ्जिका उपलब्ध गराइनेछ।
- विषयगत प्रश्नको प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तर पुस्तिकाहरू उपलब्ध गराइनेछ। परीक्षार्थीलाई उपलब्ध गराइएको उत्तर पुस्तिकामा सम्बन्धित खण्डको प्रश्नको उत्तर लेख्नुपर्नेछ।
- प्रथम चरणको परिक्षाबाट छनौट भएका उम्मेदारहरूलाई द्वितीय चरणको प्रयोगात्मक र तृतीय चरणको मौखिक अन्तरवार्तामा सामेल गराइनेछ।
- लिखित परीक्षामा यथासम्भव दिइएको पाठ्यक्रमबाट प्रश्नहरू सोधिनेछ।
- पाठ्यक्रम लागू हुने : मिति २०८०/०५/२४ गते जारी “सेवा करारमा खरिद गर्ने सूचना” सम्बन्धमा।

# विविध सेवा, सहायक कर्मचारी पद, पाँथौ तहको प्रथम र द्वितिय पत्रः लिखित परीक्षाको सेवा सम्बन्धी विषयवस्तुहरु

## प्रथम पत्र सामान्य ज्ञान

### 1- नेपालको भूगोल

- 1=1 नेपालको भौगोलिक अवस्था र धरातलीय स्वरूप
- 1=2 प्राकृतिक स्रोतहरु : किसिम, उपलब्धि र वर्तमान अवस्था
- 1=3 भौगोलिक विविधता, हावापानी र जनजीवन सम्बन्धी जानकारी

### 2- नेपालको इतिहास

- 2=1 प्राचीन इतिहास (किराँतकाल, लिच्छविकाल र मध्यकाल) को सामाजिक र आर्थिक अवस्था
- 2=2 नेपालको आधुनिक इतिहास र महत्वपूर्ण घटनाहरु

### 3- सामाजिक र सांस्कृतिक अवस्था

- 3=1 नेपालको सामाजिक अवस्था
- 3=2 मूर्त तथा अमूर्त संस्कृति (धर्म, जातजाति, भाषाभाषी, परम्परा, कला, साहित्य, सङ्गीत र पूरातात्त्विक महत्वका सम्पदाहरु)

### 4- नेपालको आर्थिक अवस्था

- 4=1 आर्थिक परिसूचकहरु (आर्थिक वृद्धि, कुल ग्राहस्थ उत्पादन, प्रति व्यक्ति आय, विप्रेषण, वैदेशिक लगानी, वैदेशिक सहयोग)
- 4=2 नेपालको आर्थिक अवस्था (कृषि, उद्योग, व्यापार, पर्यटन र पूर्वाधार विकास)
- 4=3 चालु आवधिक योजना र सरकारी बजेट प्रणालीसम्बन्धी जानकारी

### 5- शासन पद्धति र संविधान

- 5=1 नेपालको संविधान (भाग १ देखि ५ सम्म र अनुसूचीहरु)
- 5=2 नेपालको शासन पद्धति तथा संघ, प्रदेश र स्थानीय सरकार
- 5=3 लोकतन्त्र र मानव अधिकार, आवधिक निवाचन र वालिक मताधिकार
- 5=4 सहकारिताको अर्थ, महत्व तथा नेपालमा सहकारी क्षेत्रको वर्तमान अवस्था
- 5=5 निजामती सेवाको गठन, संगठन संरचना, पदपूर्ति गर्ने तरिका र प्रक्रियाहरु, बढुवा, विदा, विभागीय सजाय, अवकाश एवं कर्मचारीले पालन गर्नुपर्ने आचरण र कर्तव्यहरु सम्बन्धमा निजामती सेवा ऐन र नियमावलीमा भएका व्यवस्थाहरु

### 6- अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय संघ/संस्था

- 6=1 नेपालका छिमेकी देशहरु तथा वेलायत, अमेरिका र जापानसँगको सम्बन्ध
- 6=2 संयुक्त राष्ट्र संघ र यसका विशिष्टिकृत संस्था र गतिविधिहरु ट.घ क्षेत्रीय संगठन: सार्क, विमस्टेक र आसियान

### 7- विज्ञान प्रविधि, जनस्वास्थ्य र वातावरण

- 7=1 मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञानका प्रमुख आविष्कारहरु र सूचना तथा सञ्चार प्रविधि
- 7=2 जनस्वास्थ्य, रोग, खाद्य र पोषण सम्बन्धी जानकारी
- 7=3 दैनिक जीवनमा प्रयोग हुने वस्तुहरु साबुन, प्लाष्टिक, रेसा, काँच, मल र किटनाशक औषधी
- 7=4 दिगो विकास, जैविक विविधता, जलवायु परिवर्तन, वातावरण व्यवस्थापन, प्रदूषण व्यवस्थापन र जनसंख्या व्यवस्थापन सम्बन्धी जानकारी

### 8- समसामयिक गतिविधिहरु

- 8=1 राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका समसामयिक गतिविधिहरु
- 8=2 महत्वपूर्ण व्यक्तित्व तथा विचारकहरु सम्बन्धी जानकारी

## द्वितीय पत्र : (विषयगत)

खण्ड (क) : सेवा सम्बन्धी ज्ञान (५X२=१०)

## **१= कार्यालय व्यवस्थापन र सार्वजनिक व्यवस्थापन**

### **१-१ कार्यालय र कर्मचारी**

**१-१-१ कार्यालय (Office) :** परिचय, महत्व, कार्य र प्रकार

**१-१-२ सहायक कर्मचारीका कार्य र गुणहरू**

**१-१-३ कार्यालय स्रोत साधन (Office Resources):** परिचय र प्रकार

### **१-२ कार्यालय कार्यविधि (Office Procedure)**

**१-२-१ पत्र व्यवहार (Correspondence):** परिचय, उद्देश्य, चिठी/पत्रका गुण र प्रकार

**१-२-२ दर्ता र चलानी (Registration & Dispatch) :** परिचय र महत्व,

**१-२-३ अभिलेख व्यवस्थापन (Record Management) र फाइलिङ (महत्व र किसिम)**

**१-२-४ टिप्पणी, निर्णय र प्रतिवेदन (प्रक्रिया र महत्व)**

**१-२-५ कार्यालयमा सञ्चार :** महत्व, किसिम र साधन

**१-२-६ बैठक व्यवस्थापन तथा निर्णय अभिलेख (Minuting)**

**१-२-७ जनसम्पर्क र सेवाग्राही गुनासो व्यवस्थापनको तरिका र विधि**

### **१-३ निजामती सेवा ऐन र नियमावलीमा भएका देहायका व्यवस्थाहरू**

**१-३-१ निजामती सेवाको गठन, संगठन संरचना, पदपूर्ति गर्ने तरिका र प्रक्रियाहरू**

**१-३-२ कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, विदा, विभागीय सजाय र अवकाश**

**१-३-३ कर्मचारीले पालन गर्नुपर्ने आचरण र कर्तव्यहरू**

### **१-४ सार्वजनिक सेवा प्रवाहको अर्थ, सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरू**

### **१-५ सार्वजनिक बडापत्र (Public Charter) : महत्व र आवश्यकता**

### **१-६ व्यक्तिगत घटना दर्ता (Vital Registration)**

### **१-७ राष्ट्रिय परिचय-पत्र (National Identity Card)**

### **१-८ विद्युतीय शासन प्रणाली (E-governance) को सामान्य परिचय**

### **१-९ व्यवस्थापनको अवधारणा तथा सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण, समन्वय, निर्णय प्रक्रिया, उत्प्रेरणा र नेतृत्व सम्बन्धी जानकारी**

### **१-१० सरकारी सेवामा मानव संशाधन व्यवस्थापन र कर्मचारीको वृत्तिविकास**

### **१-११ मानवीय मूल्य मान्यता (Human Values), नागरिक कर्तव्य र दायित्व (Civil Rights & Duties) तथा अनुशासन (Discipline)**

### **१-१२ सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को परिच्छेद १, २, ४ र ५**

### **१-१३ सूचनाको हक सम्बन्धी ऐन, २०६४ को परिच्छेद १, २ र ४**

### **१-१४ भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद १ र २**

### **१-१५ संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को परिच्छेद २ (संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धका आधारहरू)**

**खण्ड (ख) : (विषयगत)**

**संविधान र कानून (२x५=१०)**

२= संविधान र कानून

२=१ नेपालको संविधान

२=१-१ मौलिक हक र कर्तव्य, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व, राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड, संघ, प्रदेश र स्थानीय तह बीच अन्तरसम्बन्ध र अनुसूचीहरु

२=२ कानून र न्याय सम्बन्धी जानकारी

२=२-१ कानूनको अर्थ, महत्व र कानूनका स्रोतहरु

२=२-२ ऐन, नियम, विनियम, गठन आदेश र राजपत्रको सामान्य परिचय

२=२-३ अदालतका तह, संरचना र क्षेत्राधिकार

२=२-४ हकदैया, हदम्याद, म्याद र तारिखको परिचय

२=२-५ लिखतमा पुर्याउनु पर्ने रीत, दर्ता र दरपीठ

२=२-६ म्याद तामेली

२=२-७ जाहेरी दरखास्त, पक्राउ पूर्जी, बरामदी मुचुल्का, अभियोगपत्र र प्रारम्भिक सुनुवाइ

२=२-८ निःशुल्क कानूनी सहायता

२=२-९ मुलुकी देवानी संहिता र देवानी कार्यविधि संहिताका प्रमुख विशेषताहरु

२=२-१० मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिताका प्रमुख विशेषताहरु

२=२-११ संक्षिप्त कार्यविधि ऐन, २०२८

२=३ अल्पतयार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद सचिवालयको परिचय तथा कार्यहरु